

संख्या नं :



ओमसतिया गाउँपालिका व्यवसायीक गाई,भैसी,बंगुर,बाखा, पंक्षी
फार्म दर्ता तथा संचालन निर्देशीका, २०७६

कार्यपालिकाबाट स्वीकृत मिति :-

२०७६/००/०

ओमसतिया गाउँपालिका

रुपन्देही जिल्ला

५ नं. प्रदेश, नेपाल

व्यवसायीक गाई,भैसी,बंगुर,बाखा, पंक्षी फार्म दर्ता तथा संचालन
निर्देशीका,२०७६

प्रस्तावना,

व्यवसायीक गाई,भैसी,बंगुर,बाखा , पंक्षी तथा पंक्षीजन्य पदार्थको उत्पादन तथा उत्पादकत्व बढाई स्वस्थ उत्पादनको उपलब्धता सुनिश्चित गरी खाद् सुरक्षण तथा पोषण सुरक्षा गर्न,व्यवसायीक फार्मलाई संक्रामक रोगबाट मुक्त राख्दै,किसान हरुलाई व्यवसायीक पशुपालनमा आवद गराउदै,व्यवसायको प्रवद्धन तथा जनस्वास्थ्य र वातावरण स्वास्थ्यको संरक्षण गर्ने पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ तथा सो को नियमावली,२०५६,को मर्म तथा भावना अनुरूप नियमावलीको नियम २२ क बमोजिम ओमसतिया गाउँपालिका ले यो निर्दिका तर्जुमा गरी लागु गर्न बान्छनिय भएको छ।

परिच्छेद - १

प्रारम्भिक

१ संक्षिप्त नाम र प्रारम्भ :

- १) यो निर्देशिकाको नाम "व्यवसायिक गाई,भैसी,बंगुर,बाखा, पंक्षी फार्म दर्ता तथा संचालन निर्देशिका,२०७६ रहेने छ।
- २) यो निर्देशिका गाउँ कार्यपालिका बाट पारित भए पश्चात तुरुन्त परारम्भ हुने छ।

२ परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:

- क) "व्यवसायीक फार्म" भन्नाले व्यवसायीक प्रयोजनको लागी स्थापना भई कम्तिमा गाई,भैसी दुहुना ५ वटा,बाखा २० वटा माउ,बंगुर ५ वटा माउ,पंक्षी २००वटा पालन गर्ने फार्मलाई सम्झनु पर्दछ।
- ख) "पशु" भन्नाले उनन्त नशलका गाई,भैसी,बंगुर लगायतका अन्य घरपालुवा पशुहरुलाई समेत सम्झनु पर्दछ।
- ग) पंक्षी भन्नाले कुखुरा,हास,वट्टाई,लौकाट,टर्कि,अष्ट्रिच लगायतका अन्य घरपालुवा चरा समेत सम्झनु पर्छ।
- घ) मत्स्य फार्म भन्नाले १ देखी ३ कट्टा सम्मको लाई सानो र सो भन्दा माथि को लाई ठुलो फर्म बुझनु पर्नेछ।
- ङ) "ऐन" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन,२०५५ सम्झनु पर्दछ।

- च) ;'नियमावाली" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ सम्झनु पर्छ ।
- छ) "कार्यालय" भन्नाले ओमसतिया गाउँपालिकाको कार्यालय लाई सम्झनु पर्दछ ।
- ज) "कार्यालय प्रमुख" भन्नाले ओमसतिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत लाई सम्झनु पर्दछ ।
- झ) "संबन्धीत साखा" भन्नाले ओमसतिया गाउँपालिकाको पशु सेवा साखा लाई सम्झनु पर्दछ ।
- ञ) "संस्था" भन्नाले पशु तथा पंक्षिजन्य व्यवसाय संचालन गर्ने उद्देश्य लिएर निश्चित नियम,विधि अनुसार गठन भई आधिकारिक निकायमा दर्ता भएका संघ संस्था सम्झनु पर्छ ।
- ट) "अनुगमनकर्ता" भन्नाले ओमसतिया गाउँपालिका कार्यालयले तोकेको प्राविधिक कर्मचारी सम्झनु पर्छ ।

परिच्छेद -२

प्रारम्भिक

क) व्यवसायीक गाई,भैसी फार्मको वर्गीकरण

१) साना व्यवसायीक गाई,भैसी फार्म : साना व्यवसायीक गाई,भैसी फार्म भन्नाले ५ देखी १० वटा उन्नत दुधालु गाई वा भैसी पालन गरी दुध उत्पादन व्यवसाय शुरु गरी आएका पार्महरुलाई मानिने छ।

२) मझौला स्तरका व्यवसायिक गाई, भैसी फार्म : ११ देखि २० वटा सम्म उन्नत दुधालु गाई वा भैसी पालन गरी दुध उत्पादन व्यवसाय शुरु गरी आएका पार्महरुलाई मानिने छ।

३) ठुला व्यवसायीक गाई,भैसी फार्म : २१ वटा भन्दा माथि उन्नत दुधालु गाई वा भैसी पालन गरी दुध उत्पादन व्यवसाय शुरु गरी आएका पार्महरुलाई मानिने छ।

ख) व्यवसायीक बंगुर फार्म को वर्गिकरण

१) साना व्यवसायीक बंगुरपालन फार्म : पाठापाठी उत्पादनको लागी भए कम्तिमा ५ देखी ७ वटा माउ र मासु उत्पादनको लागी भए कम्तीमा १० वटा भन्दा माथी

वयस्क बंगुर पालि आयका कृषक वा कृषक/समुह हुनु पर्दछ ।

२) मझौला स्तरका व्यवसायिक बंगुर पालन फार्म : पाठापाठी उत्पादनको लागी भए कम्तिमा ८ देखी १२ वटा माउ र मासु उत्पादनको लागी भए कम्तीमा १५ देखी २५ वटा वयस्क बंगुर पालि आयका कृषक वा कृषक/समुह हुनु पर्दछ ।

३) ठुला व्यवसायीक बंगुर फार्म : पाठापाठी उत्पादनको लागी भए कम्तिमा १३ वटा माउ भन्दा माथि र मासु उत्पादनको लागी भए कम्तीमा २६ वटा भन्दा माथी वयस्क बंगुर पालि आयका कृषक वा कृषक/समुह हुनु पर्दछ ।

ग) व्यवसायीक बाखा फार्म को वर्गिकरण

१) साना व्यवसायीक बाखा फार्म : साना व्यवसायीक बाखा फार्म भन्नाले १० देखी २० वटा माउ बाखा पालनगरी व्यवसाय शुरु गरी आएका फार्महरुलाई मानिने छ ।

२) मझौला स्तरका व्यवसायिक बाखा फार्म : २१ देखि ३५ वटा माउ बाखा पालनगरी व्यवसाय शुरु गरी आएका फार्महरूलाई मानिने छ ।

३) ठुला व्यवसायीक बाखा फार्म : ३६ वटा भन्दा माथी माउ बाखा पालनगरी व्यवसाय शुरु गरी आएका फार्महरूलाई मानिने छ ।

परिच्छेद - ३

प्रारम्भिक

१) पशु पंक्षी व्यवसाय दर्ता प्रकृया :-

क) गाई, भैसी, बाखा तथा बंगुर फार्म दर्ताको लागी ओमसतिया गाउँपालिका को पशु सेवा शाखामा फार्म दर्ताको निवेदन फारम भर्नु पर्ने छ ।

ख) पंक्षी पालन व्यवसायको लागी ओमसतिया गाउँपालिका को पशु सेवा शाखामा पोल्ट्री फार्म दर्ताको निवेदन फारम भर्नु पर्ने छ ।

ग) व्यवसायीक फार्म दर्ता गरनको लागी गाई,भैसी दुहुना
५ वटा,वाखा माउं २० वटा,बंगुर वयस्क ५ वटा,पंक्षी
२०० र मत्स्य फर्म को हक मा कम्तिमा ३ कट्टा
जमिन मा मत्स्य भुरा ९०० अनिवार्य रुपमा हुनु
पर्दछ।

घ) नागरिकताको फोटोकपी १ प्रति।

ङ) व्यतिगत निवेदन हुलाक टिकट रु १० सहितको।

च) वडा कार्यालयको सिफारिस।

छ) व्यवसाय सञ्चालन गर्ने ठाउँ वरपरको ५ जनाको
मुचुल्का कागज,जसमा व्यतिहरुको नागरिकता को
फोटोकपि समावेश गर्नु पर्ने छ।

ज) २ प्रति फोटो

झ) व्यवसाय सञ्चालन गर्न जग्गा भाडामा लियको भए
जग्गा धनि संगको सझौता पत्र।

ञ) पशु सेवा साखा प्राविधिक को प्रत्यक्ष निरिक्षण।

२) पशु पंक्षी तथा कृषक समुह दर्ता प्रकृया :-

- क) समुहको विधानको फोटोकपी १ प्रति ।
- ख) समुहको ३ चोटि बैठकको माइनुटको फोटोकपी १/१ प्रति ।
- ग) समुहको सदस्यको व्यक्तिगत फोन नं., ठेगाना विवरण ।
- घ) निवेदन रु १० को हुलाक टिकट सहित ।
- ड) वडाको सिफारिस ।
- च) समुहको छाप ।

परिच्छेद -४

प्रारम्भिक

- १) कुनै पनि पशु पंक्षी फार्म को कारणाबाट मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको जानकारी प्राप्त भएमा सो सम्बन्धमा ओमसतिया गाउँपालिका लाई जानकारी दिनु सम्बन्धित सबै को कर्तव्य हुनेछ । यस्तो सुचना प्राप्त भएपछि ओमसतिया गाउँपालिका ले विस्तृत अध्ययन गरी आवश्यकता अनुसार समस्याको किनारा लगाउनु पर्ने छ ।

- २) जाँचबुझ गर्दा सम्बन्धीत फार्म वा समुहसंग आवश्यकता अनुसार ओमसतिया गाउँपालिका ले स्पष्टिकरण माग गर्न सक्नेछ ।
- ३) यसरी छानविन गर्दा कुनै फार्म, संस्था दोषि पाइएमा ओमसतिया गाउँपालिकाले नियम बमोजिम कारवाही गर्नेछ ।
- ४) पशु, पंक्षीपालन व्यवसाय संञ्चालन गर्दा न्यूनतम जैविक सुरक्षा लगायतका प्रावधानहरु अनिवार्य रुपमा पालना गरिएको हुनु पर्दछ ।
- ५) पंक्षीपालन व्यवसाय गना मानव वस्ती (१५ घरधुरी नजिकमा रहेको) भित्रको क्षेत्रमा गर्न पाइने छैन । पंक्षी रहेको खोरमा मानिस वस्न पाइने छैन ।
- ६) फार्म वा समुह संस्था ले पेश गरेको प्रमाणहरुमा परक पर्न गएमा वा कुनै व्यक्तिले व्यहोरा खोली उजुरी गरेमा सो सम्बन्धमा ओमसतिया गाउँपालिकाले छानविन तथा निरिक्षन गर्नु गराउनु पर्नेछ ।

